

प्राविधिक विषय छात्रवृत्ति कार्यक्रम कार्यान्वयन मार्गदर्शन, २०७५

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षाको विकास विना देश अगाडि बढ्न सक्दैन । तसर्थ राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन शिक्षामा लगानी बढाउनु पर्दछ । शिक्षालाई युगानुकूल बनाउन प्राविधिक शिक्षामा जोड दिनु पर्दछ। जैमिनि नगरपालिकाका वासिन्दालाई रोजगारमुलक शिक्षामा पहुँच पुगोस भन्ने हेतुले जैमिनि नगरपालिकाले जैमिनि नगरपालिका भित्र सञ्चालित प्राविधिक विषयका विधालयमा पढ्न चाहने कक्षा ९ र १० का १०।१० जना (पहिलो वर्ष कक्षा ९ का १० जना मात्र) विद्यार्थीलाई (प्रत्येक वार्डबाट १।१ जना समावेश हुने गरी) आवासीय छात्रवृत्ति प्रदान गर्ने भएको छ । उक्त छात्रवृत्ति कार्यक्रम सचालन गर्न यो मार्गदर्शन जारी गरिएको छ ।

१। कार्यक्रमको कार्यक्षेत्र

यस कार्यक्रमको कार्यक्षेत्र जैमिनि नगरपालिकाका प्राविधिक विषयका विद्यालयहरु हुनेछन् ।

२। कार्यक्रमको अवधि

- शैक्षिक शत्र २०७६ देखि कम्तिमा २ शैक्षिक शत्र यस कार्यक्रमको अवधि हुनेछ । यस कार्यक्रमको लागि शैक्षिक शत्र १० महिनाको मानिनेछ । कार्यक्रम अवधि विद्यार्थीको प्रगतिका आधारमा थप / घट हुन सक्नेछ ।

३। विधार्थी छनोट गरिने स्थान, आधार र प्रकृया

- जैमिनि नगरपालिका भित्रका सबै वार्डहरुबाट कम्तिमा एक जना विधार्थी छात्र वा छात्रा नछुट्ने गरि कक्षा ८ वा आधारभुत तह उत्तिर्ण गरेको विधार्थीलाई सम्बन्धित वडा अध्यक्षको सिफारिसमा प्रवेश परिक्षा लिई कक्षा ९ मा भर्ना गरिने छ।
- विधार्थी छनोट गर्दा प्रवेश परिक्षा उत्तिर्ण हुने विधार्थीबाट मेरिटका आधारमा जेहेन्दार विधार्थी छनोट गरिने छ।

४। प्रवेश परिक्षा

- प्रवेश परीक्षा जैमिनि नगरपालिकाको कार्यालयले आफै वा अधिकार पत्यायोजन गरी अन्य निकाय वा समिति वा विद्यालयवाट सचालन गरिने छ ।
- प्रवेश परिक्षाको सञ्चालन कार्यक्रम नगरपालिकावाट प्रकाशन गरिने छ ।
- प्रवेश परीक्षाको पश्नपत्र तयारी र परीक्षाको अनुगमन नगरपालिकावाट हुनेछ ।
- प्रवेश परिक्षामा अस्वस्थ प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप कहि कतैबाट हुने छैनन् ।
- प्रवेश परीक्षामा कुल पूर्णाङ्कको पचास प्रतिशत अडक हासिल नगरेमा छात्रवृत्तिका लागि विद्यार्थी अयोग्य हुनेछ ।

५। सहजिकरण समन्वय र प्रचार प्रसार

- यस कार्यक्रमको सफलताका लागि प्रत्येक वार्ड कार्यालय र वडाध्यक्षहरु मार्फत सहजिकरण समन्वय तथा प्रचार प्रसारको प्रबन्ध नगरपालिकाले मिलाउने छ।

६। छात्रवृत्ति

- प्रवेश परिक्षाबाट छनोट भई नगरपालिकाको वार्डबाट सिफारिस भएका विद्यार्थीहरुको आवासिय खर्च स्वरुप प्रति विद्यार्थी मासिक रु. २००० (दुई हजार रुपैया) जैमिनि नगरपालिकाले बेहोर्ने छ भने अन्य खर्च र आवासको व्यवस्था सम्बन्धित विधालयले बेहोर्नु पर्नेछ।

७। नगरपालिका बाध्य नहुने

- कुनै वार्डबाट विद्यार्थी सिफारिस हुन नसकी विद्यार्थी सख्या कम भएको खण्डमा सो कमी सख्या बापतको रकम भुक्तानि गर्न नगरपालिका बाध्य हुने छैन ।
- छात्रवृत्ति प्राप्त विद्यार्थी कुनै कक्षामा अनुत्तिर्ण भएमा छात्रवृत्ति उपलब्ध गराउन नगरपालिका बाध्य हुने छैन ।

८। परीक्षा केन्द्र

- प्रवेश परीक्षा नगरपालिका भित्रका ५ वटा केन्द्र (कुस्मिसेरा, सुन्तलाचौर, पैयूँ, बेलबगर, विनामारे) मा एउटै समयमा सञ्चालन गरिनेछ।
- कपी परीक्षण तथा नतिजा प्रकाशन नगरपालिका आफै वा अख्तियार प्रत्यायोजित निकाय, समिति वा विद्यालयले नगरपालिकाको रोहवरमा गर्नेछ।

९। विशेष अवसर दिइने

- प्रवेश परीक्षामा प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरी योग्यताक्रमको आधारमा विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको विषय र उक्त विषय अध्यापन भइरहेको विद्यालय छनोट गर्ने अवसर प्रदान गरिने छ ।
- प्रवेश परीक्षामा समान अङ्क प्राप्त गरेमा विपन्नतालाई पहिलो प्राथमिकतामा राखी लक्षित वर्गको विद्यार्थीलाई प्राथमिकता दिइनेछ । वर्ग अनुसार एउटै प्राप्ताङ्क भएमा गोलाप्रथाबाट निर्णय गरिनेछ ।

१०। विविध

- विद्यार्थीको शैक्षिक गुणस्तरमा आएको सुधार वा प्रगति विधालयले त्रैमासिक रुपमा नगर शिक्षा शाखामा पेश गर्नु पर्नेछ ।
- विद्यार्थी संख्याको आधारमा नगरपालिका र विद्यालयका बीच सम्झौता गरी विद्यालयले प्राप्त गर्ने रकमको निर्धारण गरिने छ /
- नगरपालिकाबाट अनुगमन गर्दा कार्यक्रमको व्यवस्थापन र प्रतिफलको प्रभावकारिता सन्तोषजनक नपाइएमा नगरपालिकाले विद्यालयसँग गरेको सम्झौता बदर गर्न सक्नेछ ।
- यो मार्गदर्शन बमोजिमको छात्रवृत्ति कार्यक्रममा सहभागी हुनको लागि विद्यालयले प्राबिधिक धार संचालन गरेको कम्तिमा एक वर्ष पुरा गरेको हुनु पर्नेछ /
- यस मार्गदर्शनले नसमेटेका विषयमा नगरपालिकाको निर्णय अन्तिम हुनेछ ।